



माईजोगमाई गाउँपालिका

गाउँ कार्यपालिका वैठक सञ्चालन सम्बन्धी कार्यविधि,

२०७४



गाउँ कार्यपालिकाबाट स्वीकृत मिति : २०७४/०३/२८

माईजोगमाई गाउँपालिका

नयाँबजार, ईलाम

१ नं. प्रदेश, नेपाल

२०७४



Dep. no. 33
०६४/०८/०९
कार्यपालिका

कार्यपालिका वैठक सञ्चालन सम्बन्धी कार्यविधि, २०७४

माइग्रोगमाई गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम १०(७) बमोजिम माइग्रोगमाई गाउँ कार्यपालिकाको वैठक सञ्चालनको लागि यो कार्यविधि स्वीकृत गरी जारी गरिएको छ ।

१. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

क) "नियमावली" भन्नाले गाउँपालिकाको कार्यसम्पादन नियमावलीलाई सम्झनुपर्छ ।

ख) "वडा अध्यक्ष" भन्नाले गाउँपालिकाको वडा अध्यक्ष सम्झनुपर्छ ।

ग) "सदस्य" भन्नाले गाउँकार्यपालिकाको सदस्यलाई सम्झनुपर्छ ।

घ) "अध्यक्ष" भन्नाले गाउँ कार्यपालिकाको वैठकको अध्यक्षता गर्ने व्यक्तिलाई सम्झनुपर्छ ।

ड) नगरपालिका भन्नाले नगरपालिका, उपनगरपालिका र महानगरपालिका समेत सम्झनुपर्छ ।

च) "कार्यपालिका" भन्नाले गाउँपालिकाको कार्यपालिका सम्झनुपर्छ ।

छ) "वडा समिति" भन्नाले गाउँपालिकाको वडा समिति सम्झनुपर्छ ।

ज) "वडा सदस्य" भन्नाले वडा समितिको सदस्यलाई सम्झनुपर्छ ।

२. वडा समितिको वैठक : १) वडा समितिको वैठक कर्मसु महिनामा एक पटक वस्नेछ । तर महिनामा तीन पटक भन्दा बढी वैठक वसेको भत्ता पाइने छैन ।

२) वडा समितिको वैठकको अध्यक्षता वडाध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा वैठकको उपस्थित जेष्ठ सदस्यले वडा समितिको वैठकको अध्यक्षता गर्नेछ ।

३) वडा समितिको वैठक वडा अध्यक्षको निर्देशनमा वडा सचिवले बोलउनेछ ।

३. वैठक वस्ने स्थान समय : १) वडा समितिको वैठक वडा समितिको कार्यालयमा वस्नेछ ।

२) वडा समितिको वैठकका लागि सूचना गर्दा वैठक वस्ने मिति, समय स्थान खुलाई पठाउनु पर्नेछ ।

३) यसरी सूचना गर्दा वैठक वस्ने समयभन्दा तीन दिन अगावै उपलब्ध गराउनु पर्नेछ ।

४. छलफलको विषय : १) वडा समितिको वैठक बोलाउँदा सो वैठकमा छलफल गरिने विषय स्पष्ट रूपले किटान गरी वैठक वस्ने मिति भन्दा समान्यता २४ घण्टा अगावै वडा सचिवले सबै सदस्यलाई उपलब्ध गराउनु पर्नेछ ।

२) वडा अध्यक्षको निर्देशनमा वडा सचिवले वडा समितिको वैठकको कार्यक्रम लिखित रूपमा तयार गर्नेछ । प्रस्ताव सम्बन्धी खाका अनुसूची १ र २ बमोजिम हुनेछ ।

५. उपस्थिति : १) वैठकमा उपस्थित प्रत्येक सदस्यले उपस्थिति पुस्तिकामा आफ्नो नाम र बुझिने गरी दस्तखत गर्नुपर्नेछ ।

२) वैठकमा प्रत्येक सदस्य उपस्थित हुनुपर्नेछ र उपस्थिति पुस्तिकामा आफ्नो नाम र दस्तखत बुझिनेगरी गर्नुपर्नेछ ।

३) वडा सचिवले वडा समितिको वैठकमा सचिवको रूपमा उपस्थिति पुस्तिकामा उपस्थिति जनाई दस्तखत गर्नुपर्नेछ ।

६. वैठक सञ्चालन प्रक्रिया : १) वैठकलाई सुव्यवस्थित गर्ने काम वैठकको अध्यक्षता गर्ने व्यक्तिको हुनेछ ।

२)

Dep. no. 33
०६४/०८/०९

कार्यकारी अधिकृत

- १) अधिकारी को आसेपको सम्भाल र आपह मत्त वज्रा समिति प्रत्येक सबस्थानको कलर्का हुनेछ ।
 २) वैठकको सदस्यता सिर्फमध्यारम्भीको आधारमा वैठकको अध्यक्षता गर्ने व्यक्तिले तीको बमोजिम हुनेछ ।
 ३) वैठकको सदस्यता भाग खिने सदस्यता बोल्ने पाली तथा बोल्ने पाइने समयको अवधि वैठकको अधिकारी गर्ने स्थितिसे निर्धारित गरे जानिम हुनेछ ।
 ४) एक जम्हा सदस्य बोलिएको सम्भाल अस्तो बहाने सबस्थाने भीचमा करा कादून हुनेत ।

५. विधेय सबस्थानी व्यवस्था : १) प्रस्ताव माधि बोल्ने कर्म समाल भएपछि वैठकको अध्यक्षता गर्ने व्यक्तिले सी प्रस्ताव विधेयको लागि प्रस्तुत गर्नेछ ।
 २) वैठकको विधेय सभाम्भता सर्वसम्मतिको आधारमा हुनेछ । मत विभाजन हुने अवस्थामा अध्यक्षता गर्ने व्यक्ति सहित तीन जम्हा सदस्यको बहुमतले गर्नेको निर्णय वैठकको निर्णय मानिनेछ ।

६. निर्धेयको अभिलेख : १) नडा सचिवले वैठकमा भएको निर्णयलाई निर्णय पुस्तकामा अभिलेख गरी उपस्थित सदस्यताहै सही गराहै राख्नुपर्नेछ ।
 २) वैठकमा हुने भएको कुनै निर्धेयमा वित्त नियमते सबस्थाने निर्णय पुस्तकामा छोडकरीमा आफ्नो फरक भत्त गराउन सक्नेछ ।

७. गाउँ कार्यपालिकाको वैठक : १) गाउँ कार्यपालिकाको वैठक कमिटमा माहिनामा एक पटक बस्नेछ ।
 २) गाउँ कार्यपालिकाको वैठकको अध्यक्षता अध्यक्षते गर्नेछ । निजको अनुपस्थितिमा वैठकमा उपाध्यक्षले कार्यपालिकाको वैठकको अध्यक्षता गर्नेछ ।
 ३) गाउँ कार्यपालिकाको वैठक अध्यक्षको नियेशनमा कार्यकारी अधिकृतले बोलाउनेछ ।

८. वैठक वस्ने स्थान र समय : १) गाउँ कार्यपालिकाको वैठक गाउँ कार्यपालिकाको कार्यालयमा वस्नेछ ।
 २) गाउँ कार्यपालिकाको वैठकको लागि सूचना गर्ना वैठक वस्ने मिति, समय र स्थान खुलाई पछ पठाउनुपर्नेछ ।
 ३) यसरी सूचना गर्ना वैठक वस्ने समयमन्वा तीन दिन अगाहै उपलब्ध गराउनु पर्नेछ । तर कुनै विशेष परिस्थितिको कारणले वैठक वस्नुपर्ने भएमा मौखिक सूचनाको आधारमा समेत निर्धारित समयमा वैठक वस्न सकिनेछ ।

९. छलफलको विषय : १) गाउँ कार्यपालिकाको वैठक बोलाउन्दा सो वैठकमा छलफल गरिने विषय स्पष्ट रूपले किटान गरी वैठक वस्ने मितिमन्वा समाच्यतया २४ घण्टा अगाहै कार्यकारी अधिकृतले सबै गर्नेछ ।
 २) अध्यक्षको नियेशनमा कार्यकारी अधिकृतले कार्यपालिकाको वैठकको कार्यक्रम लिखित रूपमा तयार गर्नेछ ।
 ३) वैठकमा छलफलको लागि पेश गर्ने प्रस्ताव सम्भानी अन्य व्यवस्था कार्यसम्पादन नियमावलीमा तोकिए बमोजिम हुनेछ ।

१०. उपस्थिति : १) वैठकमा उपस्थित प्रत्येक सदस्यले उपस्थिति पुस्तकामा आफ्नो नाम र बुझिने गरी दस्तखत गर्नुपर्नेछ ।
 २) कार्यकारी अधिकृतले कार्यपालिकाको वैठकमा सचिवको रूपमा उपस्थिति भई पुस्तकामा उपस्थिति जनाउ दस्तखत गर्नुपर्नेछ ।

०६८ ०८/०८

कार्यकारी अधिकृत



- Date on 1/26
068/08102
- कार्यकारी अधिकृत**
१३. बैठकलाई सम्बन्धित गर्ने काम बैठकको अध्यक्षता गर्ने व्यक्तिको हुनेछ । आसनको सम्मान र आदर गर्नु कार्यपालिकाको प्रत्येक सदस्यको कर्तव्य हुनेछ ।
 २) बैठकका छलफल विषयसूचीका आधारमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले तोके बमोजिम हुनेछ ।
 ३) बैठकको छलफलमा भाग लिने सदस्यले बोल्ने पालो तथा बोल्ने पाउने समयको अधिकृत बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्धारण गरे बमोजिम हुनेछ ।
 ४) एक जना सदस्यले बोलिरकेको समयमा अर्को कुनै सदस्यले बीचमा कुरा काद्नु हुदैन ।

१४. निर्णय सम्बन्धी व्यवस्था : प्रस्ताव माथि बोल्ने क्रम समाप्त भएपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले सो प्रस्ताव निर्णयको लागि प्रस्तुत गर्नेछ ।
 २) बैठकको निर्णय सामान्यता सर्वसम्मतिको आधारमा हुनेछ । मत विभाजन हुने अवस्थामा बैठकको अध्यक्षता गर्ने व्यक्ति सहित बहुमत सदस्यको निर्णय बैठकको निर्णय मानिनेछ ।
 ३) बजेट, कार्यक्रम, नीति तथा स्थानीय तहको नियमावली बाहेकको विषयमा यस कार्यविधिको बुदा १४(२) बमोजिम निर्णय हुन नसकेमा व्यक्तिगत उत्तरदायित्व निज माथि रहने गरी गाउँ कार्यपालिकाको अध्यक्षले गरेको निर्णय अन्तिम हुनेछ ।
१५. निर्णयको अभिलेख : १) कार्यकारी अधिकृतले बैठकमा भएको निर्णयलाई निर्णय पुस्तकामा अभिलेख गरी उपस्थित सदस्यलाई हस्ताक्षर गराई राख्नुपर्नेछ ।
 २) बैठकबाट भएको कुनै निर्णयमा चित नबुझ्ने सदस्यले निर्णय पुस्तकामा छोटकरीमा आफ्नो फरक मत जनाउन सक्नेछ ।

१६. बाधा अड्काउ फुकाउने : १) यस कार्यविधि कार्यान्वयनमा कुनै बाधा अड्काउ परे गाउँ कार्यपालिकाले निर्णय गरी फुकाउन सक्नेछ ।

१७. परिमार्जन तथा संशोधन : यस कार्यविधिलाई आवश्यकता अनुसार गाउँ कार्यपालिकाले परिमार्जन तथा संशोधन गर्न सक्नेछ ।
- Date on 1/26
068/08102
- कार्यकारी अधिकृत**

अनुसूची - १
(वैदा ४१२) संग साम्बन्धित

लोग अधिकृत
०५/०८/०२

प्रस्तावको हाँचा

माइजोगमाई गाउपालिका
गाउँ कार्यपालिकाको कामोलम, नगरिजार
१ नं. प्रदेश, नेपाल

कार्यकारी अधिकृत

विषय :-

प्रस्ताव पेश गर्न अध्यवाचाट स्वीकृति प्राप्त भित्ति :-

१. विषयको संक्षिप्त व्याहोरा :-

२. प्राप्त परामर्श तथा अन्य साम्बन्धिक कुरा :-

३. प्रस्ताव पेश गर्नु पर्नाको कारण र सम्बन्धित शास्त्राको राय:-

४. निर्णय हुनु पर्ने व्याहोरा :-

नोट : प्रस्ताव तयार गर्दा देहायका कराहरुमा छ्यान दिनुपर्ने छ :-

१. "विषयको संक्षिप्त व्याहोरा" अन्तर्गत रहने विवरण :-

विषयबस्तुको पृष्ठभूमीमा यसबाटे पहिले कुनै निर्णय भएको भए सोको विवरण, प्रस्तावित निर्णय कार्यान्वयन प्रकृया, समयावधी, कार्यक्रम, कार्यान्वयन गर्ने निकाय र लाग्ने आधिक वायित्व भए सो समेत उल्लेख गरी कुनै योजनाको विषय भए सो बाटे छोटकरी विवरण उल्लेख गर्ने।

२. "प्राप्त परामर्श तथा अन्य साम्बन्धिक कुरा" अन्तर्गत कार्यपालिका समितिहरु र अन्य निकाय तथा विशेषज्ञहरुले कुनै परामर्श दिएको भए सो समेत उल्लेख गर्ने। साथै विषयसंग सम्बन्धित नक्शा, डिजाइन वा चित्र भए सो समेत समावेश गर्ने। कानूनी परामर्श लिएको भए प्रतिलिपि समेत समावेश गर्ने।

३. "प्रस्ताव पेश गर्नु पर्नाको कारण र सम्बन्धित शास्त्राको राय" अन्तर्गत सम्बन्धित विषयमा आई परेको कठिनाई र समस्या, प्रस्तावित निर्णयको औचित्य र आवश्यकता तथा त्यसबाट पर्न सक्ने प्रभाव समावेश गर्ने।

४. "निर्णय हुनु पर्ने व्याहोरा" अन्तर्गत जुन विषयमा जे जस्तो निर्णय हुन प्रस्ताव गरिएको हो सोको स्पष्ट व्याहोरा राख्ने।

लोग अधिकृत
०५/०८/०२

कार्यकारी अधिकृत